

प्रस्तावहरू:

१. स्थानिय विपद् ब्यबस्थापन समिति गठन सम्बन्धमा ।
२. स्वास्थ्य तर्फका करारमा कार्यरत कर्मचारीहरूको म्यादथप सम्बन्धमा ।
३. कृषि र पशु तर्फका करारमा कार्यरत कर्मचारीहरूको म्यादथप सम्बन्धमा ।
४. आ. ब. २०७५/०७६ मा सम्पन्न योजनाहरूको फरफारक सम्बन्धमा ।
५. हाडीखोला खेलमैदानको रकम भुक्तानी सम्बन्धमा ।
६. सामाजिक सुरक्षा भता सम्बन्धमा ।
७. निर्माण सामाग्री तथा ज्यालाको दररेट सम्बन्धमा ।
८. खा. पा. स. टे. को म्यादथप सम्बन्धमा ।
९. विशेष अनुदानका योजना तथा कार्यक्रम सम्बन्धमा ।
१०. प्रमुख प्रशासकीय अधिकृतको तलव सम्बन्धमा ।
११. भार्लेटार स्वास्थ्य चौकीमा खाँखा उपचार सेवा सन्चालन सम्बन्धमा ।
१२. यस आ. ब. का योजना कार्यान्वयन सम्बन्धमा ।
१३. शहरी स्वास्थ्य केन्द्र संचालन सम्बन्धमा ।
१४. नदीजन्य पदार्थ (गिटी वालुवा) को टेण्डर सम्बन्धमा ।
१५. घ. बर्गको निर्माण ब्यवसायी इजाजतपत्र सम्बन्धमा ।

निर्णयहरू:

निर्णय नम्बर १

प्रस्ताव नम्बर १ माथि छलफल गर्दा विपद् जोखिम न्यूनिकरण तथा ब्यावस्थापन ऐन, २०७४ (संसोधन सहित) को दफा १७ मा प्रत्येक स्थानिय तहले आ-आफ्नो स्थानिय तहका प्रमुखको अध्यक्षतामा बढीमा पन्ध्र सदसिय स्थानिय विपद् ब्यवस्थापन समिति गठन गर्नुपर्ने प्राबधान रहेकोर यस नगरपालिकामा हालसम्म सो

प्राबधान अनुसार समिति गठन गर्नेकार्य हुन बाँकि रहेकोले यस नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा देहायअनुसारका सदस्यहरू रहनेगरी विपद् ब्यवस्थापन समिति गठन गर्ने र उक्त समितिको बैठकमा आबस्यकताअनुसार राजनितिक दलका प्रतिनिधीहरू, संघसंस्थाका प्रतिनिधीहरू, नगरपालिकाका विषयगत शाखाका शाखाप्रमुखहरूतथा स्कुल तथा क्याम्पसका प्रमुखहरूलाइ समेत आमन्त्रण गर्नसक्ने अधिकार प्रदान गर्ने निर्णय गरियो ।

नगर प्रमुख श्री रमेशकुमार पाण्डे	अध्यक्ष-	१
उपप्रमुख श्री राजकुमार श्रेष्ठ	सदस्य -	१
प्रमुख प्रशासकीय अधिकृत	सदस्य -	१
स्थानिय प्रहरी प्रमुख	सदस्य-	१
दशवटै वडाका वडाध्यक्ष	सदस्य-	१०
स्थानिय रेडक्रस प्रमुख	सदस्य-	१
जम्मा-		१५ जना

निर्णय नम्बर २

प्रस्ताव नम्बर २ माथि छलफल गर्दा यस नगरपालिका अन्तर्गत स्वास्थ्यतर्फका बिगत आ. ब. देखिनै करारमा कार्यरत रहेका देहाय बमोजिमका कर्मचारीहरूलाइ देहायबमोजिमगरि म्यादथप गर्ने निर्णय गरियो ।

क) विभिन्न स्वास्थ्य चौकीहरूमारहेको खाली दरवन्दीमा कार्यरत रहेका निम्नलिखित कर्मचारीहरूको साविककै तलब सुविधा प्रदान गर्नेगरी श्रावण १ गतेबाट लागूहुनेगरी आगामि छ महिलनाको लागि म्यादथप गर्ने ।

- | | |
|------------------------------|----------------------------|
| १. अ. हे. व. घनश्याम घिमिरे | २. अ. हे. व. सविता अधिकारी |
| ३. अ. हे. व. प्रतिमा श्रेष्ठ | ४. अ. हे. व. अन्जना पुरी |
| ५. अ. न. मि. सुजाता गुरुड | ६. अ. न. मि. प्रतिमा नेवार |

ख) निम्नलिखित ६ वटा स्वस्थ्य चौकीहरुमा १/१ जना र नगरपालिकाको स्वस्थ्य शाखामा १ जना गरि विगत आ ब देखिनै कार्यरत ७ जना कार्यालय सहयोगिहरुको आगामी छ महिनाको लागि म्यादथप गर्ने । निजहरुलाई उपलब्ध गराइएको जनही रु १०,०००।-रकम नेपाल सरकारले तोकेको न्यूनतम ज्यालादर भन्दापनि कम भएकोले निजहरुको पारिश्रमिक रकम जनहि रु १३,५००।- कायम गर्ने र उक्त रकम शसर्त अनुदान तर्फको प्राथमिक स्वस्थ्य सेवा अन्तर्गत छुट्याइएको तलब भत्ता रकमबाट भुक्तानी दिने ।

- | | | | |
|----------------|-----------------|---------------------|------------|
| १. सूर्यपाल- १ | २.समिभन्ज्याड-१ | ३. रम्घा- १ | ४.करापु- १ |
| ५. बाँगे- १ | ६. नेता-१ | ७. स्वस्थ्य शाखा- १ | |

ग) निम्नलिखित शहरी स्वस्थ्य केन्द्रहरुमा विगत आ ब देखिनै कार्यरत देहाय अनुसारका कर्मचारीहरुको साविककै तलब सुविधा प्रदान गर्नेगरी आगामी छ महिनासम्मको म्यादथप गर्ने र निजहरुको पारिश्रमिक रकम शसर्त अनुदान तर्फको प्राथमिक स्वस्थ्य सेवा अन्तर्गत छुट्याइएको तलब भत्ता रकमबाट भुक्तानी दिने ।

- | | |
|---|---------------------------------------|
| १. अ. हे. व. अविरल श्रेष्ठ (निबुवागुठी) | २. अ. हे. व. चिजा गुरुङ (बाँगेबेशी) |
| ३. अ. हे. व. मुना माझी (कल्याण बेशी) | ४. अ. न. मि. लुचन गुरुङ (पोखरीथोक) |

घ) निम्नलिखित प्रयोगशालामा विगत आ. व. देखिनै कार्यरत कर्मचारीहरुको साविककै तलब सुविधा प्रदान गर्नेगरी आगामी छ महिनाको लागि म्यादथप गरि निजहरुको पारिश्रमिक रकम वार्षिक कार्यक्रमको नगर स्वस्थ्य कार्यक्रम अन्तर्गत प्याथोलोजी सेवा संचालन शिर्षकमाछुट्याइएको रकमबाट भुक्तानी दिने ।

- | | |
|--------------------------------------|-----------|
| १. ल्याव असिष्टेण्ट मनीषा दुरा - | भोर्लेटार |
| २. ल्याव असिष्टेण्ट तारा गुरुङ - | चिसंखु |
| ३. ल्याव असिष्टेण्ट सिर्जना प्रधान - | रम्घा |

ड) आयुर्वेद स्वस्थ्य केन्द्रमा विगत आ ब देखिनै कार्यरत का स चन्द्रावती नेपालीको आगामि छ महिनाको लागि म्यादथप गर्ने ।

च) यस नगरपालिकामा रहेका ७ वटा वर्थिड सेन्टरहरुमा अघिल्लो आ. व. देखिनै १० जना अ. न. मि. हरु कार्यरत रहेकालेसाविककै तलब सुविधा प्रदान गर्नेगरी निजहरुको म्याद श्राबण १ गतेबाट लागुहुनेगरी

तीन महिना थप गर्ने र निजहरूको तलब सुविधा शसर्त अनुदान तर्फको मातृ तथा नवशिसु कार्यक्रमका लागि ब्यक्ति करार शिर्षकबाट भुक्तानी गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ३

प्रस्ताव नम्बर ३ माथि छलफल गर्दा साविक एक गा. वि. स. एक प्राविधिकको अबधारणा अनुरूप करारमा नियुक्त भइ हाल यस नगरपालिका अन्तर्गत कार्यरत कृषि सेवातर्फ १ जना र पशुसेवा तर्फ ३ जना गरी जम्मा ४ जना प्राविधिक कर्मचारीहरूको लागि लागत सहभागिता अन्तर्गत प्रति कर्मचारी रु १ लाख ६ हजार प्राप्त हुने भनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय समन्वय शाखाको च नं ७९६ मिति २०७६।०३।३१ को पत्रसाथ कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, योजना तथा विकाश समन्वय शाखाको च नं ८६२ मिति २०७६।०३।३१ को पत्र प्राप्त भएकोले निज कर्मचारीहरूको आगामि ३ महिनाको लागि म्याद थप गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ४

प्रस्ताव नम्बर ४ माथि छलफल गर्दा आ. ब. २०७५।७६ का बार्षिक योजना तथा बिभिन्न मितिको कार्पालिका बैठकको निर्णय अनुसारका योनजाहरूमध्ये आ.व. २०७५/७६ मा कार्यसम्पन्न भइ भुक्तानी समेत भैसकेका सम्पूर्ण योआजनाहरू फरफारक गरि खर्च अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ५

प्रस्ताव नम्बर ५ माथि छलफल गर्दा सामाजिक विकाश मन्त्रालय, गण्डकी प्रदेशबाट यस नगरपालिकाको नाममा काटिएको रु. १९,८४,०००।- (उन्नाइस लाख चौरसी हजार) को चेकको रकम यस नगरपालिकाको नाममा कृषि विकाश कैंक भोर्लेटारमा रहेको बैंकखाता नं. ०३१७९०१२१०२६००२४ मा जम्मा गरिएकोमा उक्त रकम श्री हाँडीखोला यूवाक्लब लमजुङको नाममा भुक्तानी दिनु भनि सामाजिक विकाश मन्त्रालयको च.नं. ४ मिति २०७६।०४।०१मा लेखिएको पत्र यस कार्यालयमा मिति २०७६।०४।०३ गते प्राप्त भएकोले उक्त रकम हाँडीखोला युवा क्लव लमजुङलाई भुक्तानी दिने निर्णय गरियो ।

निर्णय नम्बर ६

प्रस्ताव नम्बर ६ माथि छलफल गर्दा नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत स्थानिय तहमा प्राप्तहुने रकम त्यस्तो भत्ता प्राप्तगर्ने ब्यक्तिहरुको बैकखाता खोल्न लगाइ सोही खातामा निजले पाउने रकम जम्मा गरिदिने नेपाल सरकारको नीति रहेको भएतापनि यस नगरपालिकाले हालसम्म नगदै बितरण गर्दैआएकोमा नगद वितरण गर्नेकार्य असुरक्षित र झंझटिलो भएको कारणले आ ब २०७६।७७ को पहिलो चौमासिकदेखिनै सबै वडा कार्यालयहरुले आ-आफ्नो वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिहरुको बैकखाता खोल्न लगाइ बैकखाताको विवरण नगरपालिकामा पठाउने र नगरपालिकाले सोही खातामा सामाजिक सुरक्षा भत्ता बापतको रकम जम्मा गरिदिने कार्यको प्रारम्भ गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ७

प्रस्ताव नम्बर ७ माथि छलफल गर्दा जिल्ला दररेट समिति लमजुङले निर्धारण गरेको आ. ब. २०७६।०७७ को निर्माण सामाग्री तथा ज्यालाको दररेट लाइनै यस नगरपालिकाको आ व २०७६।०७७ को निर्माण सामाग्री र ज्यालाको दररेट कायम गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ८

प्रस्ताव नम्बर ८ माथि छलफल गर्दा जिल्ला समन्वय समिति लमजुङबाट यस नगरपालिकामा कामकाज गर्न खटाइएका तत्कालिन जिल्ला विकास समितिका अस्थायी खानेपानी सहायक टेक्नेसियन मणिराम पोखरेलको यस नगर कार्यपालिकाको मिति २०७५।०७।१९ गतेको निर्णयबाट मिति २०७६ साल असार मसान्तसम्मको लागि म्यादथप भएकोमा उक्त म्यादपनि समाप्त भैसकेको र हाल नगरपालिकालाई खानेपानी टेक्नेसियनको सेवा आवश्यक भएकोले अन्य बैकल्पिक ब्यवस्था भएमा स्वत अवकाश हुनेगरी निजको २०७६ साल श्रावण १ गतेदेखिनै लागु हुनेगरी तीनमहिनाको लागि म्यादथप गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ९

प्रस्ताव नम्बर ९ माथि छलफल गर्दा प्रदेश सरकारबाट यस नगरपालिकाको लागि चालु आ. ब. मा प्राप्त हुने रु एककरोड विशेष अनुदानबाट संचालन हुने यस आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश भएका आयोजना/कार्यक्रमको विवरण माग भएको र यस नगरपालिकाको नगरसभालबाट मिति २०७६।०३।२२मा पारित बजेट तथा कार्यक्रममा विशेष अनुदानबाट संचालन हुने छुट्टै योजना तथा कार्यक्रम उल्लेख नभइ एकमुष्ट उल्लेख भएकोले उक्त एककरोड रकमबाट संचालन हुने यस आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश भएका आयोजना/कार्यक्रमहरु मध्ये देहायअनुसारका आयोजना तथा कार्यक्रमहरु उल्लेख गरिपठाउने निर्णय गरियो ।

१ नौविसे कुलो मर्मत वडा नं. ९	रु.२,००,०००।
२ पुरन्डिही लामासोती खानेपानी योजना वडा नं ६	रु.४,००,०००।
३ काउरे खानेपानी योजना वडा नं ६	रु. ५,००,०००।
४ सिम्ले खानेपानी मर्मत वडा नं ५	रु. ३.००.०००।
५ सितिखोला नहर मर्मत योजना वडा नं ७	रु. ४,००,०००।
६ मजुवाखोला सिंचाइ मर्मत योजना वडा नं ८	रु.४,००,०००।
७ वालज्योती मा वि शैक्षिक गुणस्तर सुधार कार्यक्रम वडा नं ९	रु. ४,००,०००।
८ जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम	रु. १०,००,०००।
९ नगर हरियालि प्रवर्दन कार्यक्रम	रु. ३,००,०००।
१० जेष्ठ नागरिक आजीवन औषधी सेवा कार्यक्रम	रु. ३,००,०००।
११ मालिका खानेपानी निर्माण वडा नं १०	रु. ४,००,०००।
१२ जिता खानेपानी मर्मत कार्यक्रम	रु. ५,००,०००।
१३ वालविकाश नगर खाजा ब्यवस्थापन कार्यक्रम	रु. १०,००,०००।
१४ जामुने खानेपानी ट्याङ्कि निर्माण	रु. ३,००,०००।
१५ पुष्पलता जनएकता क्याम्पस तथा भैरवकाली मा वि फर्निचर खरिद कार्यक्रम	रु. ३,००,०००।
१६ कोइरालो कुलो मर्मत	रु. १,००,०००।
१७ चनौटे कुलो मर्मत	रु. १,००,०००।
१८ महिला सीपविकास तथा क्षमता बृद्धि कार्यक्रम वडा नं २	रु. १,००,०००।
१९ दलित नमूना गाउँविकाश कार्यक्रम वडा नं १० नेटा	रु. ६,००,०००।
२० दुरा नमूना गाउँ बस्ति विकाश कार्यक्रम वडा नं ९ भदौरे	रु. ७,००,०००।
२१ गुरुङ नमूना गाउँ बस्ति विकाश कार्यक्रम वडा नं ८ डढुवा	रु. ६,००,०००।
२२ बृद्धाश्रम भवन निर्माण योजना वडा नं ६	रु. ४,००,०००।
२३ सामुदायिक भवन निर्माण योजना वडा नं ४	रु. ५,००,०००।
२४ खानेपानि ट्याङ्कि निर्माण मजुवा	रु. २,००,०००।

निर्णय नम्बर १०

प्रस्ताव नम्बर १० माथि छलफल गर्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका नेपाल सरकारका उपसचिबको तलब स्केल निजको मातहमा रहने स्थानिय तहका नवौतहका अधिकृतको तलब स्केल भन्दापनि घटी देखिएकोले निजलाइ स्थानिय तहका दशौतहका अधिकृतको सुरुतलब रकमबाट नेपाल

सरकारका उपसचिवको सुरुतलब रकम घटाउदा आउने फरकरकम बराबरको रकम मासिक रुपमाक प्रमुख प्रशासकीय अधिकृत यस कार्यालयमा हाजिर भएको मितिबाटै लागुहुनेगरि उपलब्ध गराउने ।

निर्णय नम्बर ११

प्रस्ताव नम्बर ११ माथि छलफल गर्दायस चालु बर्षको बार्षिक कार्यक्रममा समाबेस भएअनुसार वडा नं ६ स्थित भोर्लेटार स्वास्थ्य चौकीमा आखाँ उपचार सेवा प्रारम्भ गर्नकालागि सम्बन्धित चिकित्सकसंग परामर्श गरि एकजना कर्मचारी करारमा नियुक्त गर्ने प्रकृया अगाडी बढाउने र निजको पारिश्रमिक नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत भोर्लेटार स्वास्थ्य चौकीमा आँखा उपचार सेवा संचालन शिर्षकमा छुट्ट्याइएको रकमबाट भुक्तानी गर्ने निर्णय गरियो ।

निर्णय नम्बर १२

प्रस्ताव नम्बर १२ माथि छलफल गर्दा यस नगरमालिकाका सबै वडाले आगामी मिति २०७६ साल भदौ १५ गतेभित्र आ-आफ्नो वडाका वडास्तरिय योजनाहरुको उपभोगता समिति गठन गर्ने कार्य सम्पन्न गर्ने र सम्बन्धित वडा हेर्ने प्राविधिकसंग समन्वय गरी लगत इष्टिमेटको प्रकृया अगाड बढाउने । साथै नगर स्तरिय योजनाहरुको उपभोगता समिति गठन गर्दा नगर प्रमुखको समेत उपस्थिति वा स्वीकृतिमा मात्र गर्ने निर्णय गरियो ।

निर्णय नम्बर १३

प्रस्ताव नम्बर १३ माथि छलफल गर्दा यस नगरपालिकाको वडा नं ६ स्थित पुरण्डिहीमा र वडा नं ४ स्थित न्यौपाने वेंशीमा यस आ. ब. मा शहरी स्वास्थ्य केन्द्र संचालन गर्ने । यस नगरपालिका भीत्र संचालन भैरहेका र नयाँ स्थापना हुने शहरी स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइ संचालनगर्नकोलागि आवश्यक पर्ने जनशक्तिको ब्यबस्थापन हाल स्वास्थ्य सेवातर्फ रहेको मौजुदा जनशक्तिबाट गर्ने । मौजुदा जनशक्तिबाट ब्यवस्थापन गर्न सम्भव नभएमा मात्र उपरोक्त स्वास्थ्य संस्थाहरुमा नयाँ नियुक्तिद्वारा कर्मचारी ब्यबस्थापन गर्ने निर्णय गरियो ।

निर्णय नम्बर १४

प्रस्ताव नम्बर १४ माथि छलफल गर्दाप्ररम्भिक वातावरणय परिक्षण मुल्याङ्कन प्रतिबेदन अनुसार यस नगरपालिका क्षेत्रभीत्र तोकिएका घाटहरुबाट उत्खनन् गर्नसकिने नदिजन्य पदार्थको परिमाण एकिन गरि भदौ १५ गतेभीत्र वोलपत्र सम्न्धी आवश्य कार्वाही अगाडी बढउन देहायअनुसारको समित बनाइ जिम्मा दिने निर्णय गरियो ।

समिति:

१ नगर प्रमुख	संयोजक
२ प्र प्र अ	सदस्य
३ लेखा शाखा प्रमुख	सदस्य
४ प्राविधिक शाखा प्रमुख	सदस्य
५ स इ ठाकुरकृष्ण घिमिरे	सदस्य सचिव

निर्णय नम्बर १५

प्रस्ताव नम्बर १६ माथि छलफल गर्दा घ बर्गको निर्माण ब्यवसायी इजाजतपत्रको लागि यस नगरपालिकामा निबेदन दिने देहाय अनुसारका निबेदकको प्रकृया पुरा गरि इजाजतपत्र जारी गर्ने निर्णय गरियो ।

१ श्री कृष्ण कन्सटक्सन	प्रो अमृत बहादुर भुजेल घर्ति
२ ए.डी. निर्माण सेवा	प्रो अन्जान दरै
३ चाँदनी कन्सटक्सन	प्रो मेखबहादुर गुरुङ

निर्णय नम्बर १६.

यस नगरपालिका अन्तर्गत वडा नं १० का वडाध्यक्ष श्री रामचन्द्र भण्डारी अस्वस्थ भइ मेडीसिटी अस्पताल काठमाडौंमा पेटको शल्यकृया भएकोले निजको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।

